

आदरणीय Finneytown परिवारहरू,

United Methodist Church, Northminster Church र Fleming Rd UMC ले स्प्रिङ्ग बिदा अवधिमा अर्को हप्ता खानाहरू उपलब्ध गराउँदै छन्। थप जानकारीका लागि कृपया वेबसाइट [www.finneytown.org](http://www.finneytown.org) मा हेर्नुहोस्।

**बालबालिकाका लागि Finneytown खाना पिक अप**  
**United Methodist Church र Northminster Church द्वारा उपलब्ध गराइएको**  
**सोमबार, मार्च 23 र बिहीबार, मार्च 26**  
**बिहान 11 बजेदेखि दिउँसो 1 बजेसम्म**  
**स्थान: Brent Elementary 8791 Brent Drive**  
**सोमबार 3 दिनका लागि लन्च र ब्रेकफास्ट उपलब्ध गराइनेछ**  
**बिहीबार 4 दिनका लागि लन्च र ब्रेकफास्ट उपलब्ध गराइनेछ**  
**(अर्को खाना पिक अप Finneytown Milford Food Service द्वारा मंगलबार,**  
**मार्च 31 मा बिहान 11 बजेदेखि दिउँसो 1 बजेसम्म Secondary Campus को**  
**क्याफेटेरियामा हुनेछ)**

### धेरै दिनको खानाका लागि निर्देशनहरू

- कृपया तपाईंका झोलाका सबै वस्तुहरू जाँच गर्नुहोस् र तपाईंले ग्रोसरी स्टोरबाट सामानहरू किन्दा जसरी सफा गर्नुहुन्थ्यो त्यसरी नै Clorox (ब्लिच) वाइप्सले धेरैभन्दा धेरै वस्तुहरू सफा गर्नुहोस्।
- म्याद समाप्ति मिति जाँच गर्नुहोस् - हामी सबै मिति सही छन् भनी सुनिश्चित गर्न हरसकदो प्रयास गरिरहेका छौं। हामी मानव हौं र हामीबाट गल्ती हुन सक्छन्।
- कृपया पहिले छिट्टै खराब हुने वस्तुहरू खानुहोस्।
  - तिनीहरूलाई तीनदेखि चार दिनसम्ममा खाएर सक्नुपर्छ।
- हामी तपाईंलाई केही प्याक गरिएका र केही तताउन सकिने वस्तुहरू दिइरहेका छौं जसलाई तपाईंले माइक्रोवेभ वा ओभनमा तताउन सक्नुहुन्छ।
  - माइक्रोवेभ गर्न - कृपया कन्टेनर वा झोलाबाट बाहिर झिक्नुहोस् र माइक्रोवेभ गर्न सुरक्षित प्लेटमा राख्नुहोस्।
  - माइक्रोवेभ अनुसार इच्छाएको तापक्रममा तताउनुहोस्।
  - ओभनमा तताउन - एउटा कुकीको भाँडा राख्नुहोस् र 350 डिग्रीमा 5 - 10 मिनेट पकाउनुहोस्।
- तातो खाना 135 डिग्री वा सोभन्दा माथि र चिसो खाना 41 डिग्री वा सोभन्दा कम हुनुपर्छ।

तपाईंलाई अर्को पिक अपसम्म पुग्ने गरी झोलाहरूमा 3 वा 4 दिन (3 वा 4 वटा ब्रेकफास्ट र 3 वा 4 वटा लन्च) का लागि खानाहरू समावेश हुनेछ।

मंगलबार, मार्च 31 मा हामी 5 दिनका लागि अर्को पिक अप (Secondary Campus क्याफेटेरियाको पछाडि) गर्नेछौं।

जमघटमा हुने संख्यालाई कम गर्न भवनहरू बन्द हुँदासम्म हामी साप्ताहिक वितरण गर्ने योजनामा छौं।

यस स्प्रिङ्ग बिदा अवधिमा हाम्रा परिवारहरूलाई सही अवस्थामा राख्न मद्दत गर्नुभएकोमा हाम्रा अन्य प्रशंसनीय चर्चहरूलाई धन्यवाद।

कृपया अन्य स्रोतहरूका लागि Finneytown.org को वेबसाइटमा हेर्न जारी राख्नुहोस्। स्रोत पृष्ठ लिङ्क <https://docs.google.com/document/d/1kvFL3lwMXFJ-mJ0oanxjtoZboDdNfVlcumcahJ278Bs/edit> हो। यदि तपाईंसँग प्रश्नहरू भएमा वा हाम्रो मद्दत चाहिएमा कृपया Terri Noe लाई [tnoe@finneytown.org](mailto:tnoe@finneytown.org) मा सम्पर्क गर्नुहोस्।